## Sanvi Energy Ltd.

पत्र संख्या: २०८२/८३ - ४३

मिति: २०८२/०७/३०

श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड

सिंहदरबार प्लाजा, काठमाडौं

विषयः आ.व. २०८२-८३ को प्रथम त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको सम्बन्धमा । महोदय,

उपरोक्त सम्बन्धमा यस धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ अनुसार ऐन तथा यस नियमावली बमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको अनुसूची-१४ मा उल्लेखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीसदिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पित्रकामा प्रकाशन गर्नु पर्ने भएको हुनाले यस सान्भि इनर्जी लिमिटेडको आ. व. २०५२-५३ को प्रथम अपरिस्कृत त्रैमासिक प्रतिवेदन यसै पत्रसाथ नत्थी गरी पठाएको बेहोरा जानकारीको लागि अनुरोध छ । साथै उक्त विवरण २०५२/०७/३० गतेको कारेगबार दैनिक पित्रकामा समेत प्रकाशित भएको जानकारी गराउँदछौँ ।

बोधार्थ,

- १) श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुर
- २) श्री कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौं ।
- ३) श्री नेपाल एसविआई मर्चेन्ट वैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौं।
- ४) श्री विद्युत नियमन आयोग, सानो गौचरण ,काठमाडौं।
- ५) श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, प्तलीसडक, काठमाडौं ।

SANVIENERY Ltd कम्पनी सचिव

सान्भि इनर्जी लिमिटेड



### Sanvi Energy Limited

Lazimpat-2, Kathmandu, Nepal

Tel: 977-01-4515513, Mail: energysanvi513@gmail.com

### **UNAUDITED STATEMENT OF FINANCIAL POSITION**

As on 31st Asoj 2082, 1st Quarter FY 2082/83

Particulars	FY 2082/83	FY 2081/82	FY 2081/82		
T di di di di di	1st Quarter Ending	4th Quarter Ending	1st Quarter Ending		
Assets					
Non Current Assets					
Property, plant and equipment	-	-	-		
Right of use assets	-	-	-		
Intangible assets	2,477,718,647	2,501,979,498	1,194,169,529		
Intangible assets under development	-	-	1,046,622,122		
Investment	-	-	-		
Other investments	-	-	-		
Other non-current assets	-	-	-		
Total Non Current Assets	2,477,718,647	2,501,979,498	2,240,791,651		
Current Assets					
Trade receivables	67,756,898	45,340,472	40,965,776		
Cash and cash equivalents	65,062,418	69,309,489	108,966,071		
Other financial assets	148,108,502	127,640,181	183,285,596		
Current tax assets (net)	-	-	-		
Total Current Assets	280,927,818	242,290,142	333,217,443		
Total Assets	2,758,646,465	2,744,269,640	2,574,009,094		
Equity & Liabilities					
Equity					
Equity Share Capital	880,000,000	880,000,000	501,000,000		
Advance Share Capital	-	-			
Reserve & Surplus	160,930,281	122,807,188	128,375,648		
Total Equity	1,040,930,281	1,002,807,188	629,375,648		
Liabilities					
Non-Current Liabilities					
Non-Current Borrowings	1,519,243,508	1,516,443,508	1,664,359,969		
Deferred tax liabilities (net)	-	-	-		
Other non-current liabilities	-	-	-		
Total Non-Current Liabilities	1,519,243,508	1,516,443,508	1,664,359,969		
Current Liabilities					
Current Borrowings	169,400,000	174,300,000	242,000,000		
Other financial liabilities	29,072,676	50,718,943	38,273,476		
Other current liabilities	-	-	-		
Current tax Liabilities (net)	-	-	-		
Provisions	-	-	-		
Total Current Liabilities	198,472,676	225,018,944	280,273,477		
Total Liabilities	1,717,716,184	1,741,462,452	1,944,633,446		
Total Equity and Liabilities	2,758,646,465	2,744,269,640	2,574,009,094		

## UNAUDITED STATEMENT OF PROFIT OR LOSS AND COMPREHENSIVE INCOME

For the period ending 31st Asoj 2082, 1st Quarter FY 2082/83

Particulars	FY 2082/83	FY 2081/82	FY 2081/82
Faiticulais	1st Quarter Ending	4th Quarter Ending	1st Quarter Ending
Revenue	110,746,432	231,084,792	74,738,484
Cost of sales	(2,232,532)	(19,537,931)	(1,469,847)
Gross Profit	108,513,900	211,546,861	73,268,637
Other Income	-	100,000	
Administrative Expenses	(11,553,724)	(34,750,410)	(10,545,249)
Depreciation and Amortisation Expense	(24,765,351)	(56,654,717)	(13,239,129)
Profit from Operation	72,194,825	120,241,734	49,484,259
Finance Income			
Finance Costs	(34,071,732)	(92,599,008)	(24,994,368)
Profit before tax	38,123,093	27,642,726	24,489,891
Current Tax			
Deferred Tax			
Profit/(Loss) For the Period	38,123,093	27,642,726	24,489,891
Other Comprehensive Income			
Items that will not be reclassified to profit or loss	-	-	-
(a) Remeasurement of defined benefit plans	-	-	-
(b) Equity instruments classified at FVTOCI	-	-	-
Income Tax Relating to Above Items	-	-	-
Other Comprehensive Income (net of tax)	-	-	-
Total Comprehensive Income for the year	38,123,093	27,642,726	24,489,891

Ratios	FY 2082/83	FY 2081/82	FY 2081/82	
Natios	1st Quarter Ending	4th Quarter Ending	1st Quarter Ending	
Earnings per share (Annualized)	17.33	3.14	19.55	
Diluted Earning per share (Annualized)	17.33	3.14	19,55	

### Notes:

- 1. The above mentioned figures are subject to change during statutory audit of the books of accounts.
- 2. Previous period figures have been reclassified / adjusted wherever considered necessary.

FIRST QUARTER DISCLOSURE AS OF 31ST ASOJ 2082 (17th OCT 2025)
AS PER SECURITIES REGISTRATION AND ISSUANCE REGULATION, 2073
Annexure-14 (Related to Sub regulation 1 of regulation 26)

### 1. Financial Statements

The unaudited financial statements for the first quarter and the financial ratios have been published along with this report.

#### Important Financial Ratios:

Key Financial Ratios	This Quarter End	Previous Quarter End
Earing Per Share (Annualized)	17,33	3.14
Current Ratio	1.42	1.08
Net Worth Per Share	118,29	113.96
Market Value Per Share (31st Ashwin 2082) NPR (NPR)	563,20	-
PE Ratio (Times)	32.50	-

#### 2. Management's Analysis

The company has successfully completed the construction of the Cascade Project and commenced commercial operations from the last month of the fiscal year 2081/82. Currently, the company is focused on finalizing the remaining components of the project.

The company has not any plans for development of other projects other than for effective/efficient operation. Revenue has included revenue from electricity generation and Net Construction Revenue (As per IFRIC 12). The details of Construction Revenue (As per IFRIC 12) is;

	Asoj 31, 2082	Ashadh 32, 2082	Asoj 30,2081
Net Construction Revenue (As per IFRIC 12)	-	30,973,584	34,27,740

#### 3. Legal Proceedings

There has been no any pending litigations and dispute by and against the company during the said period. There have been no any known disputes, litigations, offences and breach of applicable laws by and against the promoter and directors of the company.

#### 4. Analysis of Shares Transaction

Sanvi Energy Ltd. was listed for trading on NEPSE from 4th Shrawan, 2082 (Fiscal Year 2082/83), after the listing dates Sanvi Energy Ltd. and its management are neutral towards the share price and transactions as the price and transactions are determined by the market participants. The company remains committed towards providing the notices and information to investors and stakeholders. The major highlights of share transactions during the 1st quarter of FY 2082-83 are as follows:

Maximum Share Price (NPR)	930.40
Minimum Share Price (NPR)	359.00
Last Traded Price (31st Ashwin 2082) NPR (NPR)	563,20
Total Traded Shares	1,666,278
Total Traded Days	50

### 5. Problems and Challenges

### Internal

Retention of skilled human resources.

To maintain operational efficiency on Power plant operation.

### External

The fluctuating rate of interest charged by banks and financial institutions poses a significant challenge for long-term infrastructure projects such as hydropower developments.

Due to cloud burst and incessant rainfall in Eastern Nepal, including the llam district, severe flooding occurred in the Jogmai Khola causing damage to major structures of the Jogmai Khola Small Hydroelectric Project (7.6 MW) and the Jogmai Cascade Hydropower Project (5.2 MW). As a result, both plants have remained shut down since Ashwin 19, 2082.

The Company for both projects (Jogmai Khola Small Hydroelectric Project and Jogmai Cascade Hydropower Project 5.2MW) have already initiated the reconstruction works of the damaged structures. The preliminary estimated total property loss of both project is incurred due to the flood amounts to NPR 455,858,193/-. In addition, the expected revenue loss, based on the contract energy table for 26,913,847 kWh from 19th Ashwin 2082 to 20th Chaitra 2082, is calculated to be NPR 181,868,192. These costs are subject to change upon completion of the final assessment.

The Company has already reported the incident with the respective insurance company and the process for claim has already initiated.

The Company expects to complete all related reconstruction works and resume plant operations by the end of Chaitra 2082.

Despite these challenges, the Company and its management team remain fully committed and capable of addressing, mitigating, and overcoming any operational difficulties that may arise in the future.

### 6. Corporate Governance

The Board of Directors and Management team are committed for strengthening good corporate governance within the company.

### 7. Declaration

I, the Managing Director of this Company, take the responsibility of accuracy of the information and details mentioned in this report for the period up to first quarter of FY 2082/83, hereby declare that the information and details provided in this Report are true, based on facts, and complete to the best of my knowledge and that information necessary for taking informed decision by the investors are not concealed.



Government of Nepal Ministry of Urban Development

**Department of Urban Development and Building Construction** Project Office of Urban Development and Building Construction, Jhapa, Bhadrapur

### Invitation for E-Bid

IFB NO: 2/PUDBC/Jhapa/2082-83

First Date of Publication: 2082/07/30 (16th November, 2025)

Project Office of Urban Development and Building Construction (PUDBC) Jhapa, Bhadrapur invites E-Bid from eligible bidders for following works under National Competitive Bidding. All other information and Bid documents can be downloaded from the PPMO'S website www.bolpatra.gov.np/egp. Eligible bidders are requested to submit E-Bid with the required documents within the period mentioned in E-bid document. The bid Submission deadline shall be 2082/09/01 (2025/12/16) 12:00 hrs.

S. N.	Contract No.	Descriptions of Works	Estimated Amount (Excluding VAT and Contingency)	Bid security NRs.	Bid Document Fee NRs.
1.	PUDBC/Jhapa/Work/ NCB/28/082-83	Construction of Building of Mangalmay Ma.Bi. Kamal Rural Municipality, Jhapa	Single Stage Double Envelope	11,00,000	5,000
2.	PUDBC/Jhapa/Work/ NCB/29/082-83	Building and Infrastructure Construction work in Pashupati Ma.Bi. Damak-08, Jhapa	Single Stage Double Envelope	11,50,000	5,000
3.	PUDBC/Jhapa/Work/ NCB/30/082-83	Construction of Annex Building work at District Coordination Committee Office Jhapa	77,82,593.36	2,30,000	3,000
4.	PUDBC/Jhapa/Work/ NCB/31/082-83	Construction of Annex Building and other infrastructure in the premises of the PUDBC, Jhapa	77,85,324.89	2,30,000	3,000
5.	PUDBC/Jhapa/Work/ NCB/32/082-83	Integrated Infrastructure Development Work in Birtamode Municipality -06, Jhapa	60,46,721.28	1,70,000	3,000
6.	PUDBC/Jhapa/Work/ NCB/33/082-83	Construction of Building of Janta Ma. Bi. Baluwathan, Gauradah-05, Jhapa	Single Stage Double Envelope	7,00,000	5,000

**Project Chief** 

# माहरी पालनबाट मासिक एक लाख आम्दानी

अमरराज आचार्य

दाङ- शिक्षण पेसासँगै माहरी पालनमा लागेका एक कृषकले मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

घोराही उपमहानगरपालिका-१८ गिठेपानीका कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पत्तीले मह बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि माहुरी पालनमा संलग्न डाँगीले घोराही-१८ गिठेपानी मै १०५ घार माहरी पालेर वार्षिक १२ देखि १३ लाखसम्म आम्दानी गर्दै आएका छन् । शिक्षण पेसापछि खाली समयको सदुपयोग गर्ने उद्देश्यले २०६७ सालमा तीन घार सेरेना जातका माहुरी किनेर माहुरी पालन व्यवसायमा जोडिएको उनी बताउँछन्।

रहरले जोडिएको माहुरी पालन व्यवसाय अहिले डाँगी दम्पत्तीको मुख्य आम्दानीको स्रोत बनेको छ । उनले घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा बिहान पढाउँदै आएका छन् । डाँगी भन्छन्, 'बिहान क्यापसमा पढाएपछि दिनभर समय खाली हुने र त्यही समय सदुपयोग गर्ने गरी सुरुमा रहरले तीन घार माहुरी किनेको थिएँ। राम्रो लाग्यो, बिस्तारै बढाउँदै गएँ। अहिले शिक्षण भन्दा माहुरी पालन नै मख्य पेसा भइसकेको छ।'

महसँगै माहुरीका घारसमेत बिक्री गर्दै आएका डाँगीले वार्षिक १५ देखि १६ लाख रुपैयाँसम्मको कारोबार हने र सबै खर्च कटाउँदा १२ देखि १३ लाखसम्म बचत गर्दै आएको बताए । गत वर्ष १६ लाखको मह बिक्री गरेका उनले यो वर्ष घार वृद्धि भएको र तोरी, चिउरी समयमै फुलेकाले मह उत्पादन बढ्ने बताए। एउटा माहुरीको घारबाट वार्षिक २०-२५ किलो मह उत्पादन हुने र त्यस हिसाबले वार्षिक रूपमा करिब ३५/३६ क्विन्टल मह उत्पादन भए न्यनतम पाँच सय रुपैयाँ किलोका दरले मह बिक्री गर्दा करिब १८ लाख रुपैयाँसम्मको कारोबार हुने उनको भनाइ छ।

माहुरी पालन व्यवसायमा कृष्णलाई श्रीमती जानकीले सहयोग गर्दै आएकी छन् । माहुरीको घार रेखदेखसँगै बाहिर चराउन लैजाँदा समस्या हुन थालेपछि कमलाले लामो समय शिक्षण गरेको पेसा छोडेर श्रीमानलाई सहयोग गर्दै आएको बताइन । उनले भनिन्, 'सुरुमा परिवार दाङमा र म रोल्पा बस्दा अप्ठेरो भए पनि जागिर छोड्न सकेको थिएनँ तर, माहरीबाट राम्रो आम्दानी हुँदै गएपछि यता पनि हेर्नुपर्ने अवस्था आएको हो, मान्छे राख्नु भन्दा जागिर छोडेर श्रीमानसँगै माहुरी पालनमा लागें।'

उनीहरुले उत्पादन गरेको मह घरबाटै बिक्री हने गरेको छ। मह बिऋ्रीका लागि टाढा जानुपर्ने अवस्था नरहेको भन्दै जानकीले भनिन्, 'मह किन्न अधिकांश आफैं घरमा आएर लैजानु हुन्छ । कतिपयले पैसा पठाएर पठाएर मह मगाउनुहुन्छ, त्यस्तो अवस्थामा हामीले पठाउने गरेका छौं।'

प्राकृतिक एपिकल्चर सेन्टर फार्म दुर्ता गरेर मेलिफेरा र सेरेना जातका माहरी पालन गर्दै आएका डाँगी दम्पत्तीले सिजन अनुसार पाँच सयदेखि सात सय रुपैयाँसम्म किलोका दरले मह बिऋी गर्दै आएका छन् । अन्य समयको तुलनामा कात्तिके मह बढी बिक्री हुने गर्छ। माहुरी पालनबाट राम्रो हुँदै गएपछि गत वर्ष प्रधानमन्त्री आधुनिकीरण परियोजना माहुरी जोनको सहयोगमा करिब १५ लाख रुपैयाँ लगानी मह प्रशोधन उद्योगसमेत स्थापना गरेका छन्।

मह प्रशोधन उद्योग नहुँदा मह उत्पादन भए पनि बिक्रीका लागि समस्या हुने भएकाले मह प्रशोधन उद्योग स्थापना गरेको जानकीले बताइन् । मह प्रशोधन उद्योग स्थापनासँगै महलाई लेबलिड गरेर बजारमा बिक्री गर्न सहज हुनुका साथै महको गुणस्तरमा समेत राम्रो हुने विश्वास छ । मह उत्पादनको राम्रो सम्भावना भएको दाङमा पछिल्लो समयमा माहुरी पाल्ने किसानको संख्या बढ्दै गएको

**SANVI**€ *v*ergy

### Sanvi Energy Limited

Lazimpat-2, Kathmandu, Nepal

Tel: 977-01-4515513, Mail: energysanvi513@gmail.com

### **UNAUDITED STATEMENT OF FINANCIAL POSITION**

As on 31st Asoj 2082, 1st Quarter FY 2082/83

Particulars	FY 2082/83 1st Quarter Ending	FY 2081/82 4th Quarter Ending	FY 2081/82 1st Quarter Ending
Assets	•		
Non Current Assets			
Property, plant and equipment	-	7-6	-
Right of use assets	-		-
Intangible assets	2,477,718,647	2,501,979,498	1,194,169,529
Intangible assets under development	1-2	1183	1,046,622,122
Investment	20		120
Other investments	1-8	( <del>-</del>	(*)
Other non-current assets	(4)	72	
Total Non Current Assets	2,477,718,647	2,501,979,498	2,240,791,651
Current Assets			
Trade receivables	67,756,898	45,340,472	40,965,776
Cash and cash equivalents	65,062,418	69,309,489	108,966,071
Other financial assets	148,108,502	127,640,181	183,285,596
Current tax assets (net)		(4)	(4)
Total Current Assets	280,927,818	242,290,142	333,217,443
Total Assets	2,758,646,465	2,744,269,640	2,574,009,094
Equity & Liabilities			
Equity			
Equity Share Capital	880,000,000	880,000,000	501,000,000
Advance Share Capital			
Reserve & Surplus	160,930,281	122,807,188	128,375,648
Total Equity	1,040,930,281	1,002,807,188	629,375,648
Liabilities			
Non-Current Liabilities			
Non-Current Borrowings	1,519,243,508	1,516,443,508	1,664,359,969
Deferred tax liabilities (net)	-		(*)
Other non-current liabilities	40		(4)
Total Non-Current Liabilities	1,519,243,508	1,516,443,508	1,664,359,969
Current Liabilities			
Current Borrowings	169,400,000	174,300,000	242,000,000
Other financial liabilities	29,072,676	50,718,943	38,273,476
Other current liabilities			
Current tax Liabilities (net)	-		-
Provisions	18.0	1.51	
Total Current Liabilities	198,472,676	225,018,944	280,273,477
Total Liabilities	1,717,716,184	1,741,462,452	1,944,633,446
Total Equity and Liabilities	2,758,646,465	2,744,269,640	2,574,009,094

### **UNAUDITED STATEMENT OF PROFIT OR LOSS AND** COMPREHENSIVE INCOME

For the period ending 31st Asoj 2082, 1st Quarter FY 2082/83

Particulars	FY 2082/83 1st Quarter Ending	FY 2081/82 4th Quarter Ending	FY 2081/82 1st Quarter Ending
Revenue	110,746,432	231,084,792	74,738,484
Cost of sales	(2,232,532)	(19,537,931)	(1,469,847)
Gross Profit	108,513,900	211,546,861	73,268,637
Other Income	-	100,000	
Administrative Expenses	(11,553,724)	(34,750,410)	(10,545,249)
Depreciation and Amortisation Expense	(24,765,351)	(56,654,717)	(13,239,129)
Profit from Operation	72,194,825	120,241,734	49,484,259
Finance Income			,
Finance Costs	(34,071,732)	(92,599,008)	(24,994,368)
Profit before tax	38,123,093	27,642,726	24,489,891
Current Tax			
Deferred Tax			
Profit/(Loss) For the Period	38,123,093	27,642,726	24,489,891
Other Comprehensive Income			
Items that will not be reclassified to profit or loss	-	2	
(a) Remeasurement of defined benefit plans			*
(b) Equity instruments classified at FVTOCI	127	2	21
Income Tax Relating to Above Items	-	-	
Other Comprehensive Income (net of tax)			2
Total Comprehensive Income for the year	38,123,093	27,642,726	24,489,891
Paties	FY 2082/83	FY 2081/82	FY 2081/82

Earnings per share (Annualized)

Diluted Earning per share (Annualized)

1. The above mentioned figures are subject to change during statutory audit of the books of accounts.

1st Quarter Ending 4th Quarter Ending 1st Quarter Ending

2. Previous period figures have been reclassified / adjusted wherever considered necessary.

### FIRST QUARTER DISCLOSURE AS OF 31ST ASOJ 2082 (17th OCT 2025) AS PER SECURITIES REGISTRATION AND ISSUANCE REGULATION, 2073 Annexure-14 (Related to Sub regulation 1 of regulation 26)

The unaudited financial statements for the first quarter and the financial ratios have been published along with this report.

Important Financial Ratios:

Key Financial Ratios	This Quarter End	Previous Quarter End
Earing Per Share (Annualized)	17.33	3.14
Current Ratio	1.42	1.08
Net Worth Per Share	118.29	113.96
Market Value Per Share (31st Ashwin 2082) NPR (NPR)	563.20	S#/:
PE Ratio (Times)	32.50	

### 2. Management's Analysis

The company has successfully completed the construction of the Cascade Project and commenced commercial operations from the last month of the fiscal year 2081/82. Currently, the company is focused on finalizing the remaining components of the project.

The company has not any plans for development of other projects other than for effective/efficient operation. Revenue has included revenue from electricity generation and Net Construction Revenue (As per IFRIC 12) . The details of Construction Revenue (As per IFRIC 12) is;

	Asoj 31, 2082	Ashadh 32, 2082	Asoj 30,2081
Net Construction Revenue (As per IFRIC 12)	020	30,973,584	34,27,740

### 3. Legal Proceedings

There has been no any pending litigations and dispute by and against the company during the said period. There have been no any known disputes, litigations, offences and breach of applicable laws by and against the promoter and directors of the company.

### 4. Analysis of Shares Transaction

Sanvi Energy Ltd. was listed for trading on NEPSE from 4th Shrawan, 2082 (Fiscal Year 2082/83), after the listing dates Sanvi Energy Ltd. and its management are neutral towards the share price and transactions as the price and transactions are determined by the market participants. The company remains committed towards providing the notices and information to investors and stakeholders. The major highlights of share transactions during the 1st quarter of FY 2082-83 are as follows:

Maximum Share Price (NPR)	930.40
Minimum Share Price (NPR)	359.00
Last Traded Price (31st Ashwin 2082) NPR (NPR)	563.20
Total Traded Shares	1,666,278
Total Traded Days	50

### 5. Problems and Challenges

### Internal

Retention of skilled human resources.

### To maintain operational efficiency on Power plant operation.

The fluctuating rate of interest charged by banks and financial institutions poses a significant challenge for long-term infrastructure projects such as hydropower developments.

Due to cloud burst and incessant rainfall in Eastern Nepal, including the llam district, severe flooding

occurred in the Jogmai Khola causing damage to major structures of the Jogmai Khola Small Hydroelectric Project (7.6 MW) and the Jogmai Cascade Hydropower Project (5.2 MW). As a result, both plants have remained shut down since Ashwin 19, 2082.

The Company for both projects (Jogmai Khola Small Hydroelectric Project and Jogmai Cascade Hydropower Project 5.2MW) have already initiated the reconstruction works of the damaged structures. The preliminary estimated total property loss of both project is incurred due to the flood amounts to NPR 455.858.193/-. In addition, the expected revenue loss, based on the contract energy table for 26,913,847 kWh from 19th Ashwin 2082 to 20th Chaitra 2082, is calculated to be NPR 181,868,192. These costs are subject to change upon completion of the final assessment.

The Company has already reported the incident with the respective insurance company and the process

The Company expects to complete all related reconstruction works and resume plant operations by the

Despite these challenges, the Company and its management team remain fully committed and capable of addressing, mitigating, and overcoming any operational difficulties that may arise in the future.

### 6. Corporate Governance

The Board of Directors and Management team are committed for strengthening good corporate governance

### 7. Declaration

I, the Managing Director of this Company, take the responsibility of accuracy of the information and details mentioned in this report for the period up to first quarter of FY 2082/83, hereby declare that the information and details provided in this Report are true, based on facts, and complete to the best of my knowledge and that information necessary for taking informed decision by the investors are not concealed.

# जेनजी आन्दोलनको मर्म अनुसार काम गर्ने स्थानीय तहको साभा प्रतिबद्धता



दोलखा (कास)- स्थानीय सरकारहरुले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । भीमेश्वर नगरपालिकाद्वारा आयोजित दुई दिने स्थानीय सरकार असल अभ्यास आदान प्रदान राष्ट्रिय कार्यशालापछि साभा प्रतिबद्धता जारी गर्दै यस्तो जनाएका हुन्।

'हामी संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागी संघ र प्रदेश सरकारसँग आवश्यक कानुनी. गरिरहेका छौं' घोषण पत्रमा उल्लेख छ, 'स्थानीय सरकारसँग सम्बन्धित ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माणमा सहभागितामुलक परामर्श प्रक्रिया कायम गर्न प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउँछौं ।'

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उठेका उचित मागमा समर्थन जनाउँदै नवयुवा समुहले उठान गरेका सकारात्मक माग स्थानीय तहले आफ्नो स्थापनाकालदेखि कार्यान्वयन गर्दै आएको उल्लेख गरेका छन् । जेनजी आन्दोलनका ऋममा क्षति भएका सार्वजनिक, निजी तथा व्यावसायिक सम्पत्तिको पुर्नस्थापना र पुनर्निर्माणका लागि संघीय सरकारसँग माग गरेका छन्।

कार्यशालापछि स्थानीय सरकार असल अभ्यास प्रवर्द्धनसम्बन्धी दोलखा घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा वित्तीय संघीयताको सिद्धान्तमा जनघनत्व र भूगोलमा आधारित स्थानीय तहको आर्थिक प्रक्षेपण सुनिश्चिताका लागि प्रदेश र संघ सरकारसँग नीति निर्माण गर्न अनुरोध एवम् समन्वय गर्ने उल्लेख छ।

सार्वजनिक स्रोतको प्रयोगमा जवाफदेहीता र नितजामुखी सुशासनका सिद्धान्त हासिल गर्न स्थानीय तहका स्रोत. साधन, सीप र संस्थागत क्षमता विकास र परिचालनको दिगोपनामा सहकार्य गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय सम्भावनाको पहिचान गरी अन्तरपालिका तहमा साभा सोचपत्र निर्माण पनि उल्लेख छ । स्थानीय तहमा हुने उत्पादनलाई रोजगारी सिर्जनाको भरपर्दी माध्यम

बनाउन आपसी सहकार्य स्थानीय नागरिकको आर्थिक वृद्धि गरी स्थानीय सरकारको राजस्व अभिवृद्धिमा टेवा पुऱ्याउने भएका

'युवा शक्तिलाई परिचालन गरी विकासलाई अग्रगति दिन स्थानीय स्तरमा अनसन्धान तथा नवप्रवर्द्धनम आधारित योजना निर्माण तथा कार्यान्वयन प्रणालीलाई जोड दिनेछौं घोषणा पत्रमा भनिएको छ, 'प्राकृतिक व्यवस्थापनमा सरकारी, सामुदायिक र निजी क्षेत्रबीच बहुसाभेदारी तथा सहकार्य विस्तार गर्नेछौं।'

स्थानीय सेवा प्रवाहलाई सूचन प्रविधिमैत्री बनाई सुशासन, लैंगिक समानता. सामाजिक समावेशीकरण वातावरणीय दिगोपना, जलवाय अनुकूलन र स्थानीय आर्थिक विकास जस्ता विषयमा नीति निर्माण तथा कार्यान्वयनमा सहकार्य गर्ने पनि

उल्लेख छ। कार्यक्रममा देशभगका ९ वटा नगरपालिका, नगरपालिका संघ गाउँपालिका महासंघका अध्यक्षहर

सहभागी थिए। नगरपालिकाद्वार आयोजित दुई दिने स्थानीय सरकार असल अभ्यास आदान प्रदान राष्ट्रिय कार्यशालामा कोशी प्रदेशबाट दमक नगरपालिका, मधेश प्रदेशबाट मिथिला नगरपालिका, गण्डकी प्रदेश बाट वालिङ तथा गल्याङ नगरपालिका लुम्बिनीबाट तानशेन नरपालिका कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका, तथा सुदुर पश्चिम प्रदेशबाट टीकापुर नगरपालिका र भजनी नगरपालिकाको सहभागिता रहेको छ । यसैगरी कार्यशालामा विकास साभेदार संस्थाहरु युएनडिपी एसडिसी, एडिबी, द एसिया फाउन्डेशनलगायतको प्रतिनिधित्व

कार्यशालाका ऋममा उपस्थित प्रतिनिधले भीमेश्वर नगरपालिकाले गरेका असल अभ्यासका बारेमा अध्ययन गरेका थिए । भीमेश्वर नगरपालिकाका मेयर इश्वरनारायण मानन्धरले देशभरका प्रतिनिधिमूलक जनप्रतिनिधि भीमेश्वर नगरपालिकामा कार्यशाला गर्दा पनि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरे।